



नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पत्र संख्या :- (योजना) ०७७।७८

च.नं. :- ४३

प्रशासन तथा योजना महाशाखा

www.tourism.gov.np
email:planning@tourism.gov.np

फ्याक्स नं.:- ४२११७५८

मन्त्री :- ४२११८७९

सचिव :- ४२११८७०


सिंहदरवार, काठमाडौं नेपाल

मिति: २०७७।५।०९

श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरवार ।

विषय: सूचना वेवसाइटमा प्रकाशन गरिदिने सम्बन्धमा ।

प्रस्तुत विषयमा आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम अनुसार प्रदेश र स्थानीय तहमा साझेदारी मार्फत पर्यटकीय गन्तव्यहरूको विकास गर्न "पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७" मा व्यवस्था भए बमोजिम प्रदेश सरकार र स्थानीय तहबाट आ.व. २०७७/७८ र तत्पश्चात साझेदारी मार्फत कार्यान्वयन हुने आयोजना / कार्यक्रमहरूको लागि प्रस्ताव आव्हानको यसै साथ संलग्न सूचना तहाँ मन्त्रालयको वेवसाइटमा प्रकाशन गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।



(जयराम उप्रेती)

शाखा अधिकृत



नेपाल सरकार
सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय
सिंहदरवार, काठमाडौं

प्रकाशित मिति: २०७७/५/०२

प्रदेश र स्थानीय तहमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी गर्न आयोजना / कार्यक्रमहरू प्रस्ताव आव्हान गरिएको सूचना

आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम अनुसार प्रदेश र स्थानीय तहमा साझेदारी मार्फत पर्यटकीय गन्तव्यहरूको विकास गर्न “पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७” मा व्यवस्था भए बमोजिम प्रदेश सरकार र स्थानीय तहबाट आ.व. २०७७/७८ र तत्पश्चात साझेदारी मार्फत कार्यान्वयन हुने आयोजना / कार्यक्रमहरूको लागि प्रस्ताव सहित विवरणहरू तयार गरी २०७७ भाद्र मसान्तभित्र अनलाइन मार्फत यस मन्त्रालयमा पठाउन हुन सम्बन्धित सबै प्रदेश तथा स्थानीय तहलाई यो सूचना जारी गरिएको छ । प्रस्ताव पेश गर्दा प्रदेश सरकारको हकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको कार्यपालिकाको स्वीकृतिसहित पेश गर्नु पर्नेछ । आयोजना प्रस्ताव सम्बन्धी शर्त तथा अन्य आवश्यक कागजात मन्त्रालयको वेबसाइटमा गई उक्त लिंकबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । आयोजना/कार्यक्रम प्रस्ताव पेश गर्न अनलाइन प्रणालीमा लग-इन गर्ने प्रक्रिया यस प्रकार रहेको छ :

- प्रदेश र स्थानीय तहको लागि लग-इन गर्न आवश्यक पर्ने विवरणहरू (निर्देशिका र User Manual) वेबसाइटमा राखिएको छ ।
- मन्त्रालयको आधिकारिक वेबसाइट www.tourism.gov.np मा गई पर्यटन उपज साझेदारी कार्यक्रममा Click गर्ने वा Browser मा गई सिधै 202.45.145.166 टाइप गरि समेत खोल्न सकिने छ,
- मन्त्रालयले उपलब्ध गराएको User name र Password प्रयोग गरी माग भएका विवरणहरू भरी प्रस्ताव पेश (Submit) गर्ने ।
- प्रदेश र स्थानीय तहको User name र Password सम्बन्धित प्रमुखलाई SMS र कार्यालयमा इमेल मार्फत उपलब्ध गराइएको छ । User name र Password प्राप्त नभएमा it@tourism.gov.np र planning@tourism.gov.np मा इमेल मार्फत सम्पर्क गर्नहुन अनुरोध छ ।

यस सम्बन्धी थप जानकारी आवश्यक भएमा कार्यालय समयमा सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मोवाइल नं. ९८५९३९९८९९ वा इमेल planning@tourism.gov.np मार्फत सम्पर्क गर्न सकिनेछ ।